



मेलम्ची नगरपालिका,  
नगर कार्यपालिकाको कर्मचारी व्यवस्थापन ऐन, २०७६

नगर सभावाट स्वीकृत मिति :

प्रमाणीकरण विवरण  
प्रमाणीकरण गर्ने पदाधिकारीको दस्तखत :  
प्रमाणीकरण गर्नेको नाम, थर : डम्भर बहादुर अर्याल  
पद : प्रमुख  
प्रमाणीकरण मिति :

स्थानीय राजपत्र

खण्ड : १

संख्या : १४

मिति :

भाग-१  
मेलम्ची नगरपालिका

प्रकाशक  
तथ्याङ्क व्यवस्थापन इकाई,  
मेलम्ची नगरपालिका, नगर कार्यपालिकाको कार्यालय,  
सिन्धुपाल्चोक जिल्ला, ३ नं. प्रदेश, नेपाल

मेलम्ची नगरपालिका, नगर कार्यपालिकाको कर्मचारी व्यवस्थापन ऐन, २०७६

#### प्रस्तावना :

सङ्घीय सरकार, प्रदेश सरकार र मेलम्ची नगरपालिकाको नीति अनुसार मेलम्ची नगरपालिकाको कानूनबाट नगर कार्यपालिकाको कार्यालयमार्फत् नगरवासीहीमा प्रवाह हुने सार्वजनिक सेवा तथा सुविधाको कार्यान्वयन हुने मुख्य संयन्त्र कार्यालयको कर्मचारी प्रशासन भएको हुँदा, यस संयन्त्रबाट सार्वजनिक सेवालाई पारदर्शी तथा निश्पक्ष ढड्क्ने आम सेवाग्राहीसमक्ष प्रवाह गर्न स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८६ को उपदफा (२) को व्यवस्था अनुसार मेलम्ची नगरपालिका, नगर कार्यपालिको कार्यालयको कर्मचारीहीको सेवा, शर्त तथा सुविधा व्यवस्थापन गरी कर्मचारीहरूलाई जिम्मेवार, जवाफदेही र सेवाग्राहीमत्री भई सेवा प्रवाहयोग्य बनाउन वाज्छनीय भएकोले स्थानीयसरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को अधिकार प्रयोग गरी मेलम्ची नगरपालिका, नगर सभाबाट स्वीकृत भई यो ऐन जारी गरिएको छ ।

#### परिच्छेद-१

##### प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस ऐनको नाम “मेलम्ची नगरपालिका, नगर कार्यपालिकाको कर्मचारी व्यवस्थापन ऐन, २०७६” रहेको छ ।

(२) यो ऐन राजपत्रमा प्रशासन भएपश्चात प्रारम्भ हुनेछ ।

२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा :

- (क) “नगरपालिका” भन्नाले मेलम्ची नगरपालिका सम्भनुपर्छ ।
- (ख) “कार्यपालिका” भन्नाले मेलम्ची नगर कार्यपालिका सम्भनुपर्छ ।
- (ग) “वडा समिति” भन्नाले मेलम्ची नगरपालिकाको वडा समिति सम्भनुपर्छ ।
- (घ) “प्रमुख” भन्नाले मेलम्ची नगर कार्यपालिकाको प्रमुखलाई सम्भनुपर्छ ।
- (ङ) “उप प्रमुख” भन्नाले मेलम्ची नगर कार्यपालिकाको उपप्रमुखलाई सम्भनुपर्छ ।
- (च) “वडा अध्यक्ष” भन्नाले मेलम्ची नगरपालिकाको विद्यमान वडाहरूको वडा अध्यक्षलाई सम्भनुपर्छ ।
- (छ) “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले मेलम्ची नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई सम्भनुपर्छ ।
- (ज) “सदस्य” भन्नाले मेलम्ची नगर कार्यपालिकाको सदस्य सम्भनुपर्छ र सो शब्दले कार्यपालिकाको प्रमुख, उप प्रमुख तथा वडा अध्यक्ष समेतलाई जनाउछ ।
- (झ) “सभा” भन्नाले मेलम्ची नगरसभालाई सम्भनुपर्छ ।
- (झ) “कर्मचारी भन्नाले” मेलम्ची नगरपालिकामा कार्यरत सङ्घीय तथा प्रदेश सरकारबाट मेलम्ची नगरपालिकामा खटी आएको र नगरपालिकामा जुनसुकै तवरले कार्यरत स्थायी, अस्थायी, सेवा करार (करार सेवा) सेवाका कर्मचारीलाई समेत सम्भनुपर्छ ।
- (ट) “ऐन” भन्नाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लाई सम्भनुपर्छ ।
- (ठ) “मन्त्रालय” भन्नाले स्थानीय तहहरूले सङ्घीय सरकार वा प्रदेश सरकारसमक्ष सम्पर्क गर्न तोकिएको तत् तत् मन्त्रालय सम्भन्न पर्दछ ।

#### परिच्छेद -२

##### प्रशासनिक सङ्गठन र कर्मचारी व्यवस्थापन

३. मेलम्ची नगरपालिकाको कार्यालय तथा वडाहरूको कार्यालय स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८१ बमोजिम हुनेछ ।

४. कार्यालयको छाप : स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८२ बमोजिम हुनेछ ।
५. प्रशासनिक सङ्गठन, कर्मचारी दरबन्दी : मेलम्ची नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मेलम्चीको प्रशासनिक सङ्गठन र कर्मचारी दरबन्दी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ को उपदफा १ देखि १० अन्तर्गतको व्यवस्था बमोजिम हुनेछ ।

परिच्छेद-३

पदपूर्ति

६. पदको किसिम : (१) नगरपालिकामा देहायका पदहरू रहनेछन् :

(क) अधिकृत स्तरका पद,

(ख) सहायक स्तरका पद ।

(२) उपदफा (१) मा उल्लेख भएका पदहरूको तह देहायबमोजिम हुनेछ :

(क) अधिकृत स्तर :

(१) प्रमुख प्रशासकीय अधिकृत नवौ तह

(२) अधिकृत स्तर सातौ तह

(३) अधिकृत छेठौ तह

(ख) सहायकस्तर :

(१) सहायक स्तर दोस्रो तह

(२) सहायक स्तर तेस्रो तह

(३) सहायक स्तर चौथो तह

(४) सहायक स्तर पाँचौ तह

७. प्रमुख प्रशासकीय अधिकृतको नियुक्ति र सेवा सुविधा सम्बन्धी व्यवस्था संघीय कानून बमोजिम हुनेछ ।

८. दफा ७ अनुसार छुट्टै कानून बनी कार्यान्वयन नभएसम्म हाल कार्यरत प्रमुख प्रशासकीय अधिकृत स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ बमोजिम हुनेछ र सोहि दफामा उल्लेखित काम, कर्तव्य र अधिकार प्रमुख प्रशासकीय अधिकृतको काम कर्तव्य र अधिकार हुनेछ ।

९. दफा ६ को उपदफा (२) मा उल्लेखित पद तथा तहका अतिरिक्त यो ऐन प्रारम्भ हुँदाका बस्त नगरपालिकामा कायम रहेका पदहरू यसै ऐन बमोजिम रहेको मानी सोही बमोजिम तह मिलान गरिनेछ । अब उप्रान्त सहायकस्तर पहिलो तह रहने छैन र हाल कार्यरत स्थायी कर्मचारीले अवकाश लिई पद रिक्त भएमा उत्त पद स्वत : खारेज हुनेछ ।

१०. दफा ६ को उपदफा (१) र (२) मा उल्लेखित पद वारे स्थानीय सरकार सञ्चालन ऐनको दफा ८३ को उपदफा (४), (८) र (१०) बमोजिम सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन तयार गर्दा पदको नाम समेत उल्लेख गर्नपर्नेछ ।

११. पदपूर्ति : (१) नगरपालिकाको रिक्त रहेको पद नयाँ नियुक्ति वा बढुवाढ्वारा पूर्ति गरिनेछ र यो व्यवस्था प्रदेश लोकसेवा आयोगले तोकेबमोजिम हुनेछ ।

(२) रिक्त पदमा नियुक्ति हुनका लागि आवश्यक पर्ने न्यूनतम् योग्यता पदपूर्तिका निमित्त हुने विज्ञापनको तरिका, परीक्षा सञ्चालन तथा छनौट विधि प्रदेश लोकसेवा आयोगले निर्धारण गरे बमोजिम हुनेछ ।

(३) प्रमुखलाई एक जना सहायक पाँचौ तह र एक जना कार्यालय सहायक तथा उप प्रमुखलाई एक जना सहायक चौथो तहको कर्मचारी सचिवालय व्यवस्थापन सुविधा उपलब्ध गराइनेछ ।

(४) उपदफा (३) कमोजिमका कर्मचारीहरू सम्बन्धित प्रमुख र उप प्रमुखले तोके बमोजिम हुनेछ ।

(५) दफा ११ (३) बमोजिमका कर्मचारीहरू सामान्यतया प्रमुख र उप प्रमुखको पदावधिसंगै निजहरूको पदावधि समाप्त हुनेछ । पदावधि समाप्त हुनु अगावै प्रमुख र उपप्रमुखको निर्देशनले निजहरू पदमुक्त हुन सक्नेछन् र नयाँ करार हुनेछ ।

१२. उम्मेद्वार हुनका लागि अयोग्यता : देहायका व्यक्ति मेलम्ची नगरपालिकाको कर्मचारी पदमा उम्मेद्वार हुनसक्ने छैनन् :

(क) गैर नेपाली नागरिक,

(ख) सहायक स्तरको पदको लागि अठार वर्ष उमेर पूरा नभएको,

(ग) अधिकृत स्तरको पदका लागि एककार्इस वर्ष उमेर पूरा नभएको,

(घ) पुरुष उम्मेद्वारको हकमा पैतीस वर्ष र महिला उम्मेद्वारको हकमा चालीस वर्ष उमेर पूरा भइसकेको,

तर, भुतपूर्व सैनिक वा प्रहरी नियुक्ति हुने भनी तोकिएको पद वा प्राविधिक पदमा पैतालीसवर्ष उमेर ननाघेको व्यक्ति पनि उम्मेद्वार हुन सक्नेछ । साथै सेवा करारका हकमा ५७ वर्ष पूरा नभएसम्म वाज्ञानीय हुनेछ ।

(ङ) नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार प्रमाणित भएको,

(च) वैक तथा वित्तीय संस्थाको कालो सूचीमा परेको,

(छ) भविष्यमा सरकारी सेवा वा नेपाल सरकारको स्वामित्व भएको संस्था वा विकास समितिको सेवाको निमित्त अयोग्य ठहरिने गरी कुनै पनि सरकारी सेवाबाट बर्खास्त भएको ।

१३. नगरपालिकाको स्थानीय सेवाको स्थायी दरबन्दीको पदमा प्रदेश लोकसेवा आयोगले छनौट गरी सिफारिस गरेको उम्मेद्वारलाई मात्र स्थायी नियुक्ति गर्नुपर्नेछ ।

१४. करारमा नियुक्ति गर्ने : (१) कुनै व्यक्तिलाई नगरपालिकाले स्वीकृत दरबन्दीमा सेवा करारमा नियुक्ति गर्नुपर्दा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ को उपदफा (ट) र (ट) बमोजिम मात्र गर्नुपर्नेछ ।

(२) उपदफा (१) बमोजिम नियुक्त कर्मचारीको पारिश्रमिक, सुविधा र सेवाका शर्त नगरपालिकाले तोकेबमोजिम हुनेछ । तर, मासिक तेह्र हजार चार सय पैताली रूपैया वा सोभन्दा कम रूपैयाँ पारिश्रमिक भएको पदमा प्रमुख प्रशासकीय अधिकृतले वार्ताद्वारा खास तोकिएको कामका लागि आंशिक करार गराई कामकाज लगाउन सक्नेछ ।

१५. पदाधिकार : एउटा कर्मचारीको पदाधिकार रहेको पदमा अर्को कर्मचारीलाई स्थायी नियुक्ति गर्न हुदैन । तर, एक वर्षभन्दा बढी आफ्नो पदाधिकार रहेको पद रिक्त राखी बिदा वा काजमा रहेको अवस्थामा त्यस्तो कर्मचारीले गरी आएको काममा बाधा उत्पन्न हुने भएमा बढीमा एक वर्षका लागि विशेष पद सृजना गरी सेवा करार वा करार सेवामा नियुक्त गर्न बाधा पर्नेछैन ।

१६. परीक्षणकाल : (१) कुनै पनि पदमा नयाँ नियुक्ति पाएको कर्मचारीलाई एक वर्षको परीक्षणकालमा राखिनेछ । तर, महिला र अपाङ्ग कर्मचारीको हकमा भने त्यस्तो परीक्षणकालको अवधि छ महिना मात्र हुनेछ ।

(२) परीक्षणकालमा रहेको कर्मचारीको काम सन्तोषजनक नभएमा निजलाई नियुक्ति गर्ने अधिकारीले परीक्षणकाल समाप्त हुनु अगावै हटाउन सक्नेछ ।

१७. निरोगिताको प्रमाणपत्र : नयाँ नियुक्ति पाउने कर्मचारीले नियुक्तिपत्र पाउनु पूर्व स्वीकृत चिकित्सकद्वारा स्वास्थ्य परीक्षण गराई तोकिएको ढाँचामा निरोगिताको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।

१८. शपथ ग्रहण : नयाँ नियुक्ति पाउने कर्मचारीले तोकिएबमोजिमको ढाँचामा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत समक्ष सपथ ग्रहण गर्नुपर्नेछ ।

## परिच्छेद-४

### सरुवा बदुवा

१९. स?वा गर्न सकिने : (१) कुनै स्थानीय तहको कर्मचारीलाई एउटा स्थानीय तहबाट अर्को स्थानीय तहको समान पदमा सरुवा गर्नुपर्दा सम्बन्धित कर्मचारी र सम्बन्धित स्थानीय तहको सहमतिमा प्रदेशभित्र सम्बन्धित प्रदेश मन्त्रालय वा विभाग र नेपालभरी सम्बन्धित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गर्न सक्नेछ ।

(२) नगरपालिका क्षेत्रभित्र प्रमुख प्रशासकीय अधिकृतले नगर कार्यपालिकाको कर्मचारीलाई सरुवा गर्न सक्नेछ ।

२०. बदुवा : (१) अधिकृत स्तर सातौ तहको रिक्त पदमध्ये पचहत्तर प्रतिशत पदमा कार्यक्षमताको मूल्याङ्कनको आधारमा र पच्चीस प्रतिशत पदमा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा त्यस्तो रिक्त पदभन्दा एक तहमुनिको पदमा कार्यरत कर्मचारी मध्येबाट बदुवा गरिनेछ ।

(२) अधिकृत स्तर छैटौ तहको रिक्त रहेको पदमध्ये पचास प्रतिशत पदमा खुला प्रतियोगिताद्वारा र पचास प्रतिशत पदमा सहायक स्तर पाँचौ तहबाट आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा बदुवा गरी पूर्ति गरिनेछ ।

(३) सहायक स्तरको रिक्त पदमध्ये सहायक स्तर दोश्रो तह बाहेकका पदमा पचास प्रतिशत पदमा कार्य क्षमताको मूल्याङ्कनको आधारमा त्यस्तो रिक्त पदभन्दा एक तह मूनिका कर्मचारीमध्येबाट बदुवाद्वारा र पचास प्रतिशत पद खुला प्रतियोगिताबाट पूर्ति गरिनेछ ।

(४) सहायकस्तर दोश्रो तहको पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गरिनेछ ।

२१. बदुवाको लागि आवश्यक सेवा अवधि : अधिकृत स्तरको पदमा बदुवाको लागि एक तहको मुनिको पदमा कम्तिमा पाँच वर्ष र अन्य पदका लागि एक तह मुनिको पदमा कम्तीमा चार वर्ष सेवा अवधि पुगेको स्थायी कर्मचारी हुनुपर्नेछ ।

२२. बदुवाको आधार : (१) स्थानीय तहका कर्मचारीलाई बदुवा गर्दा निजको कार्यक्षमताको मूल्याङ्कन गरी सबैभन्दा बढी अङ्क प्राप्त गर्ने कर्मचारीलाई सबैभन्दा पहिले बदुवा गरिनेछ ।

(२) कार्यक्षमताको मूल्याङ्कन गर्दा समान अङ्क प्राप्त गर्ने कर्मचारीको हकमा निजको हालको पदको नियुक्तिको सिफारिसलाई आधार मानिनेछ ।

(३) कर्मचारीको कार्यक्षमताको मूल्याङ्कन गर्दा देहायका कुराहरूलाई आधार मानिनेछ :

(क) नोकरीको जेष्ठता

(ख) शैक्षिक योग्यता

(ग) कार्यसम्पादन मूल्याङ्कन

(घ) तालिम

(४) जेष्ठताको अङ्क गणना गर्दा हाल वहाल रहेको पदमा काम गरेको प्रत्येक वर्षको लागि दुई अङ्कका दरले बढीमा तीस अङ्क प्रदान गरिनेछ । त्यसरी अङ्क गणना गर्दा एक वर्षभन्दा बढी चान्चुन महिना वा दिनको लागि दामासाहीका हिसावले अङ्क दिइनेछ ।

(५) शैक्षिक योग्यता वापत बढीमा पन्थ अङ्क दिइनेछ र त्यस्तो योग्यता वापतको अङ्कको गणना देहाय बमोजिम गरिनेछ ।

(क) हाल वहाल रहेको पदलाई आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता वापत प्रथम र द्वितीय श्रेणीको लागि ऋमशः दश र आठ अङ्क ।

(ख) आवश्यक न्यूनतम योग्यताभन्दा माथिल्लो सम्बन्धित एउटा उपाधिलाई प्रथम र द्वितीय श्रेणीको लागि ऋमशः पाँच र चार अङ्क ।

(६) कार्यसम्पादन वापत अनुसूची-१ बमोजिम कार्यसम्पादन मूल्याङ्कन फारममा उल्लेख भए अनुसार कार्यसम्पादन मूल्याङ्कन गरी बढीमा पचास अङ्क दिइनेछ ।

(७) तालिम वापत प्रथम र द्वितीय श्रेणीको लागि ऋग्मणः पाँच र चार अङ्क दिइनेछ ।

२३. पुनरावेदन : बद्वामा चित्त नबुझ्ने कर्मचारीले बद्वाको नामावली प्रकाशन भएको मितिले पैतीस दिनभित्र नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमार्फत् नगरपालिकामा पुनरावेदन गर्न सक्नेछ । त्यस्तो पुनरावेदन उपरको कारवाहि सामान्यतया तीन महिनाभित्र दुङ्गायाउनु पर्नेछ र पुनरावेदन सुन्ने कार्यपालिकाले गरेको निर्णय अन्तिम हुनेछ ।

२४. बद्वा समिति : ऐनको दफा १८ बमोजिम नगरपालिकामा कार्यरत स्थायी कर्मचारीको बद्वा गर्न देहाय बमोजिम बद्वा समिति रहनेछ :

- |   |          |
|---|----------|
| (क) प्रमुख प्रशासकीय अधिकृत                             | - संयोजक |
| (ख) लोक सेवा आयोगको स्थानीय कार्यालयको एक जना प्रतिनिधि | - सदस्य  |
| (ग) प्रमुखले तोकेको एक जना अधिकृतस्तरको कर्मचारी        | - सदस्य  |

#### परिच्छेद-५

#### सजाय र पुनरावेदन

२५. सजाय : उचित र पर्याप्त कारण भएमा नगरपालिको कर्मचारीलाई देहायको सजाय गर्न सकिनेछ :

(क) समान्य सजाय :

- (१) नसिहत दिने ।
- (२) बढीमा दुई वर्ष तलब बृद्धि रोकका गर्ने ।
- (३) बढीमा पाँच वर्ष सम्म तलब बृद्धि वा बद्वा वा दुबै रोकका गर्ने ।

(ख) विशेष सजाय :

- (१) साविक पदबाट एक तह घट्वा गर्ने ।
- (२) भविष्यमा नगरपालिकाको सेवाको निमित्त अयोग्य नठहरिने गरी नोकरीबाट हटाउने ।
- (३) भविष्यमा नगरपालिका सेवाको निमित्त अयोग्य ठहरिने गरी नोकरीबाट हटाउने ।

२६. नसिहत दिने वा तलब बृद्धि वा बद्वा रोकने : देहायको कुनै अवस्थामा कर्मचारीलाई नसिहत दिन वा निजको तलब बृद्धि वा बद्वा रोकका गर्न सकिनेछ :

- (क) काम सन्तोषजनक नभएमा ,
- (ख) सर्वा गरिएको कार्यालयमा म्यादभित्र हाजिर नभएमा,
- (ग) पूर्व स्वीकृति नलिई बरावर (एक वर्षमा तीन पटकभन्दा बढी) कार्यालयमा अनुपस्थित रहेमा,
- (घ) अनुशासनहिन काम गरेमा ,
- (ङ) ऐनमा उल्लेखित आचरणसम्बन्धी कुराहरू उल्लङ्घन गरेमा ,
- (च) कार्यालयमा बुझाउनु पर्ने नगदि जिन्सी वा कागजात बरबुझारथ नगरेमा,
- (छ) एक वर्षमा तीन पटक चेतावनी पाएमा ,
- (ज) प्रचलित कानूनले तोकेको पदीय दायित्व जिम्मेवारीपूर्वक सम्पादन नगरेमा ।

२७. घट्वा गर्ने, सेवाबाट हटाउने वा बर्खास्त गर्ने : (!) देहायको कुनै अवस्थामा कर्मचारीलाई भविष्यमा नगरपालिका सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिनेछ :

- (क) कर्मचारीको अयोग्यताका कारणले आफ् नो पदको काम वा जिम्मेवारी पुरा गर्न नसकेमा,
- (ख) आचरणसम्बन्धी कुरा बरावर उल्लङ्घन गरेमा,

- (ग) कार्यालयको समयमा बराबर माटक पदार्थ सेवन गरेमा,
- (घ) बराबर अनुशासनहिन काम गरेमा,
- (ङ) प्रत्यक्षरूपमा राजनीतिमा भाग लिएमा,
- (च) आफ्नो पदको जिम्मेवारी बराबर वेवास्ता गरेमा ,
- (छ) विद्या स्वीकृत नगराई लगातार नब्बे दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा .

(२) देहायको कुनै अवस्थामा कनै पनि कर्मचारीलाई भविष्यमा नगरपालिकाको सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गर्न सकिनेछ :

- (क) नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार ठहरिई सजाय तोकिएको अन्तिम किनारा भएमा,
- (ख) भ्रष्टाचार गरेमा .

२८. सजाय दिने अधिकारी : नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतले सामान्य सजाय दिन सक्नेछ . तर, विशेष सजाय भने नगर कार्यपालिकाले मात्र दिन सक्नेछ ।

२९. सजाय सम्बन्धी कार्यविधि : सजाय दिने अधिकारीले कुनै कर्मचारीलाई सजाय गर्ने आदेश दिनुभन्दा अधि निजलाई कारवाहि गर्न लागिएको कारणहरू उल्लेख गरी सूचना दिई आफ्नो सफाई पेश गर्ने मौका दिनुपर्नेछ । त्यस्तो सूचना दिँदा निजमाथि लागाइएको आरोप स्पष्टरूपले किटिएको हुनपर्नेछ र प्रत्येक आरोप कुनकुन कुरा र कारणमा आधारित छ सो समेत खुलाई तोकिएको सजायसमेत प्रस्ताव गरी निजसंग स्पष्टीकरण माग गर्नुपर्नेछ ।

३०. सजायका आदेश दिनुभन्दा पहिले सूचना दिने : दफा २८ बमोजिम मागिएको स्पष्टीकरण सन्तोषजनक नभएमा वा स्पष्टीकरण नै पेश नगर्ने कर्मचारीलाई सजायको आदेश दिनुभन्दा पहिले सजाय दिने अधिकारीले निजलाई प्रस्ताव गरिएको सजायको सूचना दिई प्रस्तावित सजाय किन नदिने ? भनि पुन : उचित म्याद दिई निजसँग स्पष्टीकरण माग्नु पर्नेछ ।

३१. निलम्बनको कारवाही : (१) नगरपालिकाको कुनै कर्मचारी माथि दफा २६ र २७ मा लेखिएको कुनै अभियोगको सम्बन्धमा जाँचबुझ गर्नुपरेमा जाँचबुझ समाप्त नहुन्जेलसम्म त्यस्तो कर्मचारीलाई सजाय गर्न पाउने अधिकारीले निलम्बन गर्न सक्नेछ । तर, देहायको अवस्था नभई साधारणतया निलम्बन गर्नु हुदैन :

- (क) निलम्बन नगरी ओहदाको काम गर्न दिँदा भुट्टा सबुद प्रमाण सङ्कलन गर्न सक्ने वा आफ्नो विरुद्धको सबुद प्रमाण गायब गर्न सक्ने सम्भावना देखिएमा वा,
- (ख) निलम्बन नगरी ओहदाको काम गर्न दिँदा नगरपालिकालाई हानी नोकसानी हुने सम्भावना देखिएमा ।

(२) कर्मचारीलाई सामान्य सजायको आदेश दिन पाउने अधिकारीले निलम्बन गर्न सक्नेछ ।

(३) कर्मचारीलाई निलम्बन गर्दा साधारणतया तीन महिना भन्दा बढी निलम्बनमा राख्नु हुदैन । सो अवधिभित्र कर्मचारी उपरको छानविनको कारवाहि किनारा लगाउनु पर्नेछ । कुनै असाधारण अवस्था परी उक्त अवधिभित्र कारवाहि किनारा लगाउन नसकिने भई निलम्बनको अवधि तीन महिनाभन्दा बढाउनु परेमा प्रमुखको पूर्व स्वीकृति लिई एक पटकमा एक महिनामा नबढाई थप अर्को तीन महिनासम्मको अवधि बढाउन सकिनेछ ।

(४) नैतिक पतन देखिने फौजदारी अभियोगमा गिरफ्तार भई थुनिएको नगरपालिकाको कर्मचारी त्यसरी थुनिएको अवधिभर स्वतः निलम्बन भएको मानिनेछ ।

(५) उप नियम (१) बमोजिम निलम्बनमा रहेको कर्मचारीले निलम्बन अवधिभर आफ्नो तलबको आधा रकम मात्र पाउनेछ ।

३२. निलम्बनको समाप्ति : (१) मेलम्ची नगरपालिकाको कुनै निलम्बित कर्मचारी सामान्य सजाय भई वा नभई आफ्नो पदमा स्थापित भएपछि वा नोकरीबाट हटाइए वा बर्खास्त गरिएपछि निजको निलम्बन समाप्त भएको मानिनेछ ।

(२) कुनै कर्मचारी निलम्बन भएकोमा निजलाई प्रस्तावित कुनै पनि सामान्य वा विशेष सजाय नभई सेवामा पुनः स्थापित भएमा मात्र निजले निलम्बन अवधिको बाँकी तलब भत्ता पाउनेछ । तर कुनै कर्मचारी नगरपालिकाबाट भएको कारबाहिको फलस्वरूप निलम्बन भएको नभई अन्य कारणबाट निलम्बन भएको रहेछ भने निजले त्यस्तो निलम्बित अवधिको तलब भत्ता पाउने छैन ।

३३. पुनरावेदन सुन्ने अधिकारी : (१) दफा २६ बमोजिम सजाय गरेकोमा चित्त नबुझ्ने कर्मचारीले सजाय पाएको पैतीस दिनभित्र प्रमुख मार्फत् कार्यपालिका समक्ष पुनरावेदन गर्न सक्नेछ र दफा २७ बमोजिमको सजाय गरेकोमा चित्त नबुझ्ने कर्मचारीले सजाय पाएको पैतीस दिनभित्र जिल्ला अदालत समक्ष पुनरावेदन गर्न सक्नेछ ।

(२) पुनरावेदन सुन्ने अधिकारीले कुनै कर्मचारीले पाएको सजायलाई सदर वा बदर गर्न सक्नेछ ।

(३) पुनरावेदन सुन्ने अधिकारीले गरेको निर्णय अन्तिम हुनेछ ।

३४. पुनरावेदनको कार्यविधि : कर्मचारीले आफूलाई दिएको सजायको विरुद्ध पुनरावेदन दिनु परेमा देहायको कार्यविधि अपनाउनु पर्नेछ :

(क) पुनरावेदन आफ्नै नामबाट गर्ने ,

(ख) पुनरावेदनमा आफ्नो सफाईका निमित्त जो भएको सबुद प्रमाण राखी उचित र आदरसूचक भाषामा लेखिएको हुनुपर्ने ,

(ग) जुन आदेशको विरुद्ध पुनरावेदन गरिएको हो सो आदेशको नक्कल पुरावेदनको साथमा राख्नुपर्ने,

(घ) सजायको आदेश पाएको पैतीस दिनभित्र पुनरावेदन गरिसक्नु पर्ने ।

३५. पुनरावेदन पठाउने : (१) पुनरावेदन गर्दा सजाय गर्ने अधिकारीमार्फत् गर्नुपर्नेछ ।

(२) उपदफा (१) बमोजिम पुनरावेदन गरिएकोमा जुन अधिकारीको आदेश विरुद्ध पुनरावेदन गरिएको हो त्यस्तो अधिकारीले पुनरावेदनमा उठाएका आधारका वारेमा आफ्नो राय तथा पुनरावेदनसँग सम्बन्धित आवश्यक कागजातसहित पुनरावेदन सुन्ने अधिकारी समक्ष पठाउनु पर्नेछ ।

३६. नगरपालिकाको सेवामा पुनः कायम भएमा तलब र भत्ता : (१) कुनै कर्मचारीलाई नगरपालिकाको सेवाबाट हटाउने वा बर्खास्त गर्ने गरी भएको आदेश पुनरावेदन सुन्ने अधिकारीबाट बदर भई त्यस्तो कर्मचारी नगरपालिकाको सेवामा पुनःकायम भएमा निजले सेवाबाट हटाइएको वा बर्खास्त गरिएको मितिदेखि सेवा पुनःकायम भएको मितिसम्मको तलब भत्ता र तलब वृद्धि पाउने भए सो समेत पाउनेछ ।

(२) यस ऐनको दफा २५ को खण्ड (ख) को (२) र (३) बमोजिमको विशेष सजाय पाएको कर्मचारीले सञ्चय कोषमा सञ्चय भएको रकम बाहेक कुनै आर्थिक सुविधा पाउने छैन ।

## परिच्छेद -६

### विदा

३७. नगरपालिकाको कर्मचारीको सबै समय नगरपालिकाको अधिन हुने : मेलम्ची नगरपालिका, नगरकार्यपालिकाको कर्मचारीको सबै समय नगरपालिकाको अधिन हुनेछ र जुनसुकै समयमा पनि निजलाई कार्यालयको काममा लगाउन सकिनेछ ।

३८. कार्यालय समय, समय पालन र हाजिरी : (१) कर्मचारीले संघीय र प्रदेश सरकारद्वारा नगरपालिकाको कामकाजका निमित्त निर्धारित कार्यालय समयमा नियमितरूपले आफ्नो कार्यालयमा हाजिर हुनुपर्नेछ ।

(२) उपदफा (१) बमोजिम निर्धारित समयमा नआउने नगरपालिकाको कर्मचारीलाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतले गयल गर्न सक्नेछ ।

(३) मुनासिव माफिकको कारण परेमा वाहेक विदाको स्वीकृती नलिई कुनैपनि कर्मचारी आफ्नो कार्यालयमा अनुपस्थित हुनु हुँदैन् । यसरी अनुपस्थित हुने कर्मचारीले सात दिनभित्र विदाको निवेदन दिनु पर्नेछ ।

३८. भैपरी आउने र पर्व विदा : (१) कर्मचारीले प्रत्येक वर्ष भैपरी आउने विदा छ दिन र पर्व विदा छ दिन लिन पाउनेछ ।

(२) भैपरी आउने र पर्व विदामा बस्ने कर्मचारीले पूरा तलब पाउनेछ ।

(३) भैपरी आउने र पर्व विदा आधा दिन पनि लिन पाइनेछ ।

(४) एक वर्षको भैपरी आउने र पर्व विदा सञ्चित गरी अर्को वर्षमा लिन पाइने छैन ।

(५) मौखिक अनुरोधको आधारमा पनि विदा दिने अधिकारीले भैपरी आउने र पर्व विदाको स्वीकृति दिन सक्नेछ । तर, त्यसरी भैपरी आउने र पर्व विदाको स्वीकृति दिएकोमा विदा दिने अधिकारीले सोको अभिलेख राख्न लगाउनु पर्नेछ ।

४०. घर विदा : (१) कर्मचारीले काम गरेको अवधिको बाह्र दिनको एक दिनको दरले घर विदा पाउनेछ । तर, हिउँदे वा वर्षे विदा लिन पाउने कर्मचारीले यस नियम बमोजिमको घर विदा पाउने छैन ।

(२) यस नियमको प्रयोजनको निमित्त “काम गरेको अवधि” भन्नाले सो अवधिभित्र रहेको भैपरी आउने र पर्व विदा, विरामी विदा, प्रसुती विदा, प्रसुती स्याहार विदा, किरिया विदा, सार्वजनिक विदालाई समेत जनाउनेछ ।

(३) घर विदा बस्ने कर्मचारीले पूरा तलब पाउनेछ ।

(४) कर्मचारीले आफूले पकाएको घरविदा एक सय असी दिनसम्म सञ्चित गरी राख्न पाउनेछ ।

(५) कुनै कारणले कर्मचारी सेवाबाट अलग भएमा निजको सञ्चित रहेको घर विदा वापत निजको पदाधिकार रहेको पदबाट खाई पाई आएको तलबको दरले हुन आउने रकम निजले एकमुष्ट लिन पाउनेछ ।

(६) सञ्चित रहेको घर विदाको रकम लिन नपाउँदै कुनै कर्मचारीको मृत्यु भएमा त्यस्तो सञ्चित घर विदाको रकम इच्छाइएको व्यक्तिले एकमुष्ट लिन पाउनेछ । तर, त्यसरी इच्छाइएको व्यक्ति नभए सञ्चित विदा वापतको रकम नगरपालिकाको सञ्चित कोषमा जम्मा हुनेछ ।

(७) हिउँदे वा वर्षे विदा लिन पाउने कर्मचारीलाई त्यस्तो विदा नपाउने गरी काममा खटाईएमा त्यस्तो काममा खटाईएका कर्मचारीलाई सो विदा वापत निजको पदाधिकार पदबाट खाईपाई आएको दरले हुन आउने रकम दिनु पर्नेछ ।

(८) घर विदा, अध्ययन विदा वा असाधारण विदामा बसेका कर्मचारीले सो अवधिभरको घर विदा पाउने छैन र

४१. विरामी विदा : (१) कर्मचारीले प्रत्येक वर्ष बाह्र दिन विरामी विदा पाउनेछ ।

(२) विरामी विदा बस्दा नगरपालिकाका कर्मचारीले पुरा तलब पाउनेछ ।

(३) अशक्त विरामी भई सञ्चित विरामी विदाले नपुग भएमा निजलाई बढीमा बाह्र दिनसम्मको पेशकी विरामी विदा दिन सकिनेछ ।

(४) कर्मचारीले असाधारण विदा लिई बसेको अवधिभर विरामी विदा पाउने छैन ।

(५) सात दिनभन्दा बढी अवधिको विरामी विदाको माग गर्ने कर्मचारीले स्वीकृत चिकित्सकको प्रमाणपत्र पेश गर्नुपर्नेछ । तर, त्यस्तो प्रमाणपत्र पेश गर्न साधारणतया सम्भव थिएन भन्ने विदा

दिने अधिकारीलाई विश्वास भएमा निजले सो ब्यहोरा जनाई प्रमाणपत्र विना नै उक्त विदा स्वीकृत गर्न सक्नेछ ।

(६) कर्मचारीले आफूले पकाएको विरामी विदा सञ्चित गरी राख्न पाउनेछ ।

(७) कुनै कारणले कर्मचारी सेवाबाट अलग भएमा निजको सञ्चित रहेको विरामी विदा वापत निजको पदाधिकार रहेको पदबाट खाई पाई आएको तलबको दरले हुन आउने रकम निजले एकमुष्ट लिन पाउनेछ ।

(८) सञ्चित रहेको विरामी विदाको रकम लिन नपाउँदै कुनै कर्मचारीको मृत्यु भएमा त्यस्तो सञ्चित विरामी विदाको रकम इच्छाइएको ब्यक्तिले एकमुष्ट लिन पाउनेछ । तर, त्यसरी इच्छाइएको ब्यक्ति नभए सञ्चित विदा वापतको रकम नगरपालिकाको सञ्चित कोषमा जम्मा हुनेछ ।

(९) कुनै ठूलो वा कडा रोग लागि उपचार गर्न विरामी विदा र घर विदाबाट नपुग हुने भएमा स्वीकृत चिकित्सकको प्रमाणपत्र पेशगरी कर्मचारीले पछि पाउने विरामी विदा र घर विदाबाट कटौ हुनेगरी पैतालीस दिनसम्म थप विरामी विदा पेशकीको रूपमा लिन सक्नेछ । त्यसरी पेशकी विरामी विदा लिई बसेको कर्मचारीले पूरा तलब पाउनेछ ।

(१०) उपदफा (६) बमोजिम लिएको विदाले नपुग भई थप विदा लिनुपरेमा अस्पतालको सिफरिसमा कर्मचारीले असाधारण विदा लिन सक्नेछ ।

(११) उपदफा (६) बमोजिम पेशकी विरामी विदा लिने कर्मचारीको मृत्यु भएमा त्यसरी पेशकी लिएको विरामी विदा स्वतः मिनाहा हुनेछ ।

४२. प्रसुति विदा : (१) महिला कर्मचारी गर्भवति भएमा निजले सुत्केरीको अधिपछि गरी नब्बेदिन प्रसुति विदा लिन पाउनेछ ।

(२) प्रसुति विदामा बस्ने महिला कर्मचारीले पूरा तलब पाउनेछ ।

(३) प्रसुति विदाको अभिलेख सम्बन्धित नगरपालिकामा अद्यावधिक बनाई राख्नुपर्नेछ ।

क. प्रसुति स्याहार विदा : (१) कुनै पुरुष कर्मचारीको पत्नी सुत्केरी हुने भएमा त्यस्तो कर्मचारीले सुत्केरीको अधि वा पछि गरी पन्थ दिन प्रसुति स्याहार विदा लिन पाउनेछ ।

(२) प्रसुति स्याहार विदामा बस्ने कर्मचारीले पूरा तलब पाउनेछ ।

(३) प्रसुति स्याहार विदा लिएको कर्मचारीले विदा लिएको मितिले तीन महिनाभित्रमा बच्चाको जन्मदर्ता प्रमाणपत्र कार्यालयमा पेश गर्नु पर्नेछ ।

(४) उपनियम (३) बमोजिमको अवधिभित्र त्यस्तो प्रमाणपत्र पेश नगर्ने कर्मचारीको त्यस्तो विदाको अवधि निजले पाउने अन्य विदा बाट कटौ गरिनेछ ।

(६) प्रसुति स्याहार विदाको अभिलेख सम्बन्धित नगरपालिकामा अद्यावधिक गरी राख्नु पर्नेछ ।

४३. किरिया विदा : (१) नगरपालिकाका कुनै कर्मचारी आफै किरिया बस्नुपरेमा निजको संस्कृति अनुसार पन्थ दिनसम्म किरिया विदा पाउनेछ । महिला कर्मचारीको पतिले किरिया बस्नु परेमा वा महिला कर्मचारीको ससुरा वा सासु परलोक भई काज किरिया गर्नु परेमा त्यस्तो महिला कर्मचारीले पन्थ दिनसम्म किरिया विदा पाउनेछ ।

(२) किरिया विदामा बस्ता कर्मचारीले पूरा तलब पाउनेछ ।

४४. अध्ययन विदा : (१) नगरपालिकाको सेवालाई उपयोगी र आवश्यक पर्ने विषयमा प्राप्त भएको छान्त्रवृत्तिमा कार्यपालिकाको स्वीकृति लिई खुला प्रतियोगिता वा अन्तर स्थानीय तह प्रतियोगितामा छानिई वा स्थानीय तहबाट मनोनयन भई अध्ययन गर्न जाने कर्मचारीले अध्ययन अवधिभर अध्ययन विदा पाउन सक्नेछ ।

(२) कर्मचारीले सेवा अवधिभरमा एकै पटक वा पटकपटक तीन वर्षसम्म अध्ययन विदा पाउनेछ । तर नगरपालिकाले आवश्यक ठानेको अवस्थामा अध्ययन विदाको अवधिमा दुई वर्षसम्म थप गर्न सक्नेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएता पनि कुनै अध्ययनको निमित्त मनोनयन भई अध्ययन विदा लिई गएको कर्मचारीलाई थप विषयमा अध्ययन गर्न वा थप उपाधी हासिल गर्नको निमित्त अध्ययन विदा थप हुने छैन साथै असाधारण विदा समेत दिइने छैन । तर, निज अध्ययन गर्न खटी गएको विश्वविद्यालयमा निजको ब्याचमा निजले प्रथम स्थान सहित स्वर्णपदक हासिल गरी मेलमच्ची नगरपालिका र देशकै इज्जत र पहिचान उँचो हुने गरी सिकाइ उपलब्धि हासिल भएमा थप एक डिग्री हासिल गर्न अध्ययन विदा पाउनेछ ।

(४) अध्ययन विदा बस्दा कर्मचारीले पूरा तलब पाउनेछ ।

(५) सम्बन्धित सेवा समूहलाई उपयोगी र आवश्यक पर्ने विषयमा कार्यपालिकाको स्वीकृति लिई निजी प्रयासमा अध्ययन गर्न जाने कर्मचारीलाई उपदफा (२) बमोजिम अध्ययन विदा दिन सक्नेछ । तर, यस्तो अध्ययन विदामा बस्ने कर्मचारीले तलब पाउने छैन ।

(६) पाँच वर्ष स्थायी सेवा अवधि नपुगी कुनैपनि कर्मचारीले अध्ययन विदा पाउन छैन ।

(७) कुनै आयोजना वा कार्यक्रमलाई कार्यान्वयन गर्नका निमित्त आवश्यक भएको तालिम प्राप्त गर्नका लागि संघीय तथा प्रदेश सरकारले कुनै कर्मचारीलाई मनोनयन गरी खटाएमा त्यस्तो तालिम अवधिभर निजलाई काजको रूपमा पठाइनेछ र सो अवधिभर निजलाई पूरा तलब दिइनेछ । तर यस प्रकारको काज तालिमको निमित्त मात्र हुनु पर्नेछ र कुनै पनि कर्मचारीलाई शैक्षक उपाधी हासिल गर्न पठाउँदा तालिम काज दिइने छैन ।

४५. असाधारण विदा : (१) कर्मचारीले असाधारण विदा लिनुपर्ने भएको कारणसहित निवेदन दिनु पर्नेछ र कारण मनासिव देखिएमा कार्यपालिकाले एक पटकमा एक वर्षमा नबढाई र सेवा अवधिभरमा तीन वर्षमा नबढाई असाधारण विदा दिन सक्नेछ ।

(२) असाधारण विदामा बस्ने कर्मचारीले सो अवधिभर तलब पाउने छैन । तर, दफा ४१ को उपदफा (१०) बमोजिम असाधारण विदामा बस्ने कर्मचारीले त्यस्ता विदामा बसेको अवधिको पूरा तलब पाउनेछ ।

(३) पाँच वर्ष नगरपालिकाको सेवा अवधि नपुगी कुनै पनि कर्मचारीले असाधारण विदा पाउने छैन ।

तर,

(क) दफा ४१ को उपदफा (१०) बमोजिम थप विरामी विदा वापत असाधारण विदामा बस्न यस उपदफाले बाधा पुऱ्याएको मानिने छैन् ।

(ख) निजी प्रयासमा अध्ययन गर्न चाहने कर्मचारीले दुई वर्षको सेवा अवधि पुरा गरेपछि उपदफा (१) को अधिनमा रही एकै पटक वा पटकपटक गरी बढीमा तीन वर्षसम्म असाधारण विदा पाउन सक्नेछ ।

(४) कुनै कर्मचारीले लिएको असाधारण विदाको अवधि निजमा सेवा अवधिमा गणना गरिने छैन् ।

४६. अन्तर्राष्ट्रिय संघ, संस्थामा सेवा गर्न विदा दिन सक्नेने : कुनै कर्मचारीले विदा लिई अन्तर्राष्ट्रिय संघ, संस्थामा सेवा गर्न जान निवेदन दिएमा र यसरी सेवा गर्न पठाउँदा नगरपालिकालाई समेत उपयोगी हुने पर्याप्त आधार रहेमा ऐनको दफा ४५ बमोजिम निजले पाउने असाधारण विदाबाट कटा हुने गरी पछि नगरपालिकाको सेवा गर्न फर्कि आउने कबुलियत गराई निजलाई त्यस्तो सेवा गर्न जानका लागि अनुमति दिन सक्नेछ ।

४७. विदा माग गर्ने अवधि : (१) विदाको निकासाका निमित्त कर्मचारीले आफूलाई चाहिएको विदाको अवधि, कारण र विदेश जानुपर्ने भए सो समेत खुलाई आफ्नो विदा दिने अधिकारी समक्ष निवेदन पेश गर्नपर्नेछ र विदा दिने अधिकारीले पनि विदा स्वीकृत वा अस्वीकृत भएको सूचना सो कर्मचारीलाई दिनु पर्नेछ ।

(२) देहायका कुरामा विदा दिने अधिकारीलाई चित्र बुझेमा निजले निवेदनको मितिभन्दा अधिको मितिबाट समेत विदा स्वीकृत गर्न सक्नेछ :

(क) विदा दिने अधिकारीको पूर्व स्वीकृति लिन सम्भव थिएन भन्ने ,

(ख) पूर्व स्वीकृति प्राप्तिका लागि निवेदकले सकभर प्रयास गरेको थियो भन्ने,

(३) अध्ययन विदाको लागि निवेदन दिँदा अरू कुराको अतिरिक्त देहायका कुराहरू उल्लेख गर्नु पर्नेछ :

(क) आफूले अध्ययन गर्न खोजेको विषयको विवरण,

(ख) अध्ययन गरीने विश्वविद्यालय, संस्था वा प्रशिक्षण केन्द्रमा प्रवेश गर्ने स्वीकृति प्राप्त भएको विवरण,

(ग) नगरपालिकालाई त्यस्तो विदाका सम्बन्धमा निर्णय गर्न सहायक हुने अन्य आवश्यक विवरण,

४८. विदा दिने अधिकारी : देहायको विदा स्वीकृत गर्ने अधिकार देहायको अधिकारीलाई हुनेछ :

विदाको किसिम र विदा स्वीकृत गर्ने अधिकारी

(क) भैपरी आउने र पर्व विदा प्रमुख प्रशासकीय अधिकृत

(ख) घर विदा प्रमुख प्रशासकीय अधिकृत

(ग) विरामी विदा प्रमुख प्रशासकीय अधिकृत

(घ) प्रसुति विदा प्रमुख प्रशासकीय अधिकृत

(ङ) प्रसुति स्याहार विदा प्रमुख प्रशासकीय अधिकृत

(च) किरिया विदा प्रमुख प्रशासकीय अधिकृत

(छ) अध्ययन विदा नगर कार्यपालिका

(ज) असाधारण विदा नगर कार्यपालिका

४९. विदा परिणत नहुने : यस परिच्छेद बमोजिम कर्मचारीले जुन विदा लिई बसेको हो सोहि विदा नै उपभोग गर्नु पर्नेछ । पहिले कुनै एक किसिमको विदा स्वीकृत भएकोमा त्यस्तो विदा पछि किरिया विदा वा प्रसर्ती विदा वाहेक अर्को किसिमको विदामा परिणत गराउन पाइने छैन् ।

५०. सार्वजनिक विदा गाभिने : भैपरी आउने र पर्व विदा वाहेक अरू कुनै प्रकारको विदा लिई बसेको कर्मचारीले सो विदा भुक्तान हुँदा सार्वजनिक विदा पर्न गएमा र सार्वजनिक विदापछि कार्यालयमा हाजिर नभएमा सो सार्वजनिक विदाको अवधि पनि निज कर्मचारीले लिएको विदा वा सो विदा बाँकी नभएमा लिन पाउने अरू विदामा बसेको मानिनेछ ।

५१. कार्यालयमा अनुपस्थित हुने उपर कारवाहि : विदा नलिई कार्यालयमा अनुपस्थित हुने कर्मचारीलाई गयल गर्न र तलब कट्टि गरी विभागीय सजाय समेत गर्न सकिनेछ । यसरी गयल भएको अवधि सेवा अवधिमा गणना हुने छैन ।

५२. विदाको अभिलेख : (१) विदा दिने अधिकारीले आफ्नो मातहतमा काम गर्ने कर्मचारीको विदाको अभिलेख राख्न लगाउनु पर्नेछ ।

(२) कुनै कर्मचारी अन्य कार्यालयमा सरूवा भएमा सरूवा जनाउको साथै विदाको अभिलेखको उतार समेत नगरपालिकाले पठाउनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिमको विदाको अभिलेखको एक प्रति उतार सम्बन्धित कर्मचारीलाई समेत दिनु पर्नेछ ।

५३. सट्टा विदा : नगरपालिका मातहतको कुनै पनि सरकारी निकायमा सार्वजनिक विदाका दिनमा पनि काम गर्नु पर्ने कर्मचारीले सार्वजनिक विदाका दिन काम गरे वापत सट्टा तलब विदा पाउनेछ र त्यस्तो विदा एक वर्षभित्रमा पालो मिलाई बस्नुपर्नेछ । तर, अन्य सुविधा लिएको रहेछ भने सट्टा विदा पाउने छैन् ।

५४. (१) संघ र प्रदेश सरकारले तोकेको सार्वजनिक विदा कर्मचारीले पाउनेछन् ।

(२) नगरपालिकाले ऐनमा व्यवस्था भएको अधिकार प्रयोग गरी तोकेको विदा समेत कर्मचारीले पाउनेछन् ।

५५. विदा अधिकारको कुरा होइन : विदा अधिकारको कुरा होइन सहुलियत मात्र हो ।

#### परिच्छेद-७

##### विविध

५६. तवब भत्ता : (१) कर्मचारीले पाउने पारिश्रमिक, भत्ता तथा अन्य सुविधा स्थानीय सरकार संचालन ऐनको दफा ८८ बमोजिम हुनेछ ।

(२) नगरपालिकाले कर्मचारीलाई आफ्नो आर्थिक अवस्था हेरी थप सुविधा दिन सक्नेछ ।

५७. काज खटाउने : कुनै कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतले काज खटाउन सक्नेछ ।

५८. तालिम : कर्मचारीको कार्यक्षमता बढ़ि गर्न नगर कार्यपालिकाको कार्यालय, आफैले तालिमको आयोजना गर्न वा अन्य तालिम दिने संस्थामा पठाउन सक्नेछ ।

५९. राजीनामा : सहायकस्तरका कर्मचारीले आफ्नो पदबाट दिएको राजीनामा प्रमुख प्रशासकीय अधिकृतले र अधिकृतस्तरका कर्मचारीको राजीनामा प्रमुखले स्वीकृत गर्नेछ ।

६०. अनिवार्य अवकाश: संघीय तथा प्रदेश कानूनमा व्यवस्था भएकोमा सोही अनूसार र सोबाहेक कर्मचारीलाई ५८ वर्षको उमेर पूरा भएपछि अनिवार्य अवकाश दिइनेछ ।

६१. कार्यसम्पादन मल्याङ्कन : कर्मचारीको कार्यसम्पादन मुल्याङ्कनको सुपरीवेक्षण प्रमुख प्रशासकीय अधिकृतले तोकेको अधिकृत कर्मचारीले गर्नेछ र त्यस्तो सुपरीवेक्षण उपरको पुनरावलोकन प्रमुख प्रशासकीय अधिकृतले गर्नेछ ।

६२. चाड पर्व खर्च पाउने : कर्मचारीले खाई पाई आएको एक महिनाको तलब बराबरको रकम प्रत्येक वर्ष निजले मान्ने चाड पर्व खर्चको रूपमा पाउनेछ । दशैको लागि चाड पर्व खर्च निकासा पाउने कर्मचारीको हकमा दशै विदा भन्दा अधिल्लो महिना भुक्तान भई नसकेता पनि सो महिनाको तलब समेत खर्च लेरिविदिनु पर्नेछ ।

६३. कर्मचारीको आचरण : कर्मचारीहरूले देहायको आचरणको पालना गर्नुपर्नेछ :

(क) नगरपालिकाको काममा कुनै प्रकारले असर पर्नसक्ने गरी नगरपालिकाको पूर्व स्वीकृति विना कसैबाट कुनै प्रकारको दातब्य, कोसेली, उपहार आफूले स्वीकार गर्नु र आफ्नो परिवारको कुनै सदस्यलाई स्वीकार गर्न दिनु हुदैन् । विदेशी सरकार वा प्रतिनिधिबाट कुनै उपहार प्राप्त हुन आएमा नगरपालिकामा सो कुराको सूचना दिई निर्णय भएबमोजिम गर्नुपर्नेछ ।

(ख) नगरपालिकाको पूर्व स्वीकृति विना कुनै कामको निमित्त कुनै किसिमको चन्दा माज्न वा त्यस्तो चन्दा स्वीकार गर्न वा कुनै किसिमको आर्थिक सहायता रिसवतको रूपमा लिन हुदैन ।

(ग) आफ्नो वा आफ्नो परिवारको कुनै सदस्यका नाममा कुनै अचल सम्पति प्राप्त गरेमा लागेको मोल समेतको जानकारी प्रमुख प्रशासकीय अधिकृत मार्फत नगरपालिकामा पेश गर्नुपर्नेछ ।

(घ) हाल वहाल रहेका कर्मचारीले यो ऐन लागु भएको तीन महिनाभित्र आफ्नो र आफ्नो परिवारको सदस्यको नाममा भएको चल अचल सम्पति, शेयर, बैंक व्यालेन्सको विवरण, जवाहिरात, सुन, चाँदिको विवरण प्रमुख प्रशासकीय अधिकृत मार्फत नगरपालिकामा पेश गर्नुपर्नेछ ।

- (ङ) नगरपालिकाको लागि गरिने कुनैपनि कामको ठेक्का, टेण्डर, वोलपत्र आफै वा सगोलको परिवारको कुनै सदस्यको नाममा लिन हुँदैन ।
- (च) नगरपालिकाको कामसंग सम्बन्ध भएको कुनै व्यक्तिसँग सापट लिन वा निजको आर्थिक कृतज्ञतामा पर्न हुँदैन । तर बैंकसँग लेनदेन हुँदा यो नियम लागु हुनेछैन ।
- (छ) कुनै किसिमको फॉटका, जुवा, तास वा प्रचलित जुवा ऐन आकर्षित हुने खेल खेल्न, खेलाउन हुँदैन ।
- (ज) नगरपालिकाको पूर्व स्वीकृति विना कुनै बैंक वा कम्पनीको स्थापना रजिष्ट्रेशन वा सञ्चालनको काममा भाग लिन हुँदैन ।
- (झ) नगरपालिकाबाट अरिक्तयार नपाई आफूले लेखेको वा प्राप्त गरेको कुनै कागजपत्र वा सूचनालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपबाट अनधिकृत कर्मचारी वा गैर सरकारी व्यक्ति वा प्रेसलाई सूचना गर्न हुँदैन ।
- (झ) संघीय र प्रदेश सरकार वा नगरपालिकाको काम कारबाहिमा प्रतिकुल प्रभाव पर्ने गरी कुनै पत्रपत्रिकामा आफ्नो वास्तविक वा काल्पनिक नामबाट वा बेनामी कुनै लेख प्रकाशन गर्न वा रेडियो वा टेलिमिजनद्वारा प्रसारण गर्नु हुँदैन । तर, साहित्यिक, वैज्ञानिक तथा प्राज्ञिक ध्येय र प्रकृतिको लेख, रचना आदि प्रकाशन गर्न बाधा पर्ने छैन ।
- (ट) नगरपालिकाको नीतिको विरोधमा सार्वजनिक भाषण दिन वा कुनै वक्तव्य प्रकाशन गर्न हुँदैन ।
- (ठ) नगरपालिकाबाट निर्धारित समयमा नियमितरूपले आफ्नो कार्यालयमा हाजिर हुनुपर्छ र बिदाको निकासा नलिई आफ्नो काममा अनुपस्थित हुन हुँदैन ।
- (ड) सूचनाको हकसम्बन्धी ऐनमा लेखिएको पक्षमा गोपनीयता कायम गर्नुपर्नेछ ।
- (ढ) नगरपालिकाको काम सम्बन्धी कुरामा आफूभन्दा माथिका अधिकृतले दिइको आज्ञालाई सिघ्रता र परिश्रमका साथ पुरा गर्नुपर्नेछ ।
- (ण) कर्मचारीले आफूभन्दा माथिका सबै जनप्रतिनिधि तथा अधिकृतप्रति आदर र अन्यप्रति उचित व्यवहार गर्नुपर्नेछ ।
- (त) आफ्नो नोकरीसम्बन्धी कुरामा मतलब साध्य गर्न आफूभन्दा माथिका अधिकृत माथि कुनै राजनैतिक वा अरू अवान्छनीय प्रभाव पार्न वा प्रभाव पार्ने प्रयत्न गर्न हुँदैन ।
- (थ) कुनै कर्मचारीले मुलुकी ऐनको विहावारीको मलहको विपरीत हुने गरी विवाह गर्न गराउन हुँदैन ।
- (द) कुनै पनि राजनैतिक पदका लागि हुने निर्वाचनमा भाग लिन वा कसैको निमित्त मत माग्न वा कुनै प्रकारले आफ्नो प्रभाव पार्न हुँदैन । तर, प्रचलित कानूनबमोजिम पाएको मताधिकार प्रयोग गर्न यसले बन्देज लगाएको मानिने छैन ।
- (ध) प्रचलित कानून बमोजिम दर्ता नभएका संघीय र प्रदेश सरकारद्वारा मान्यता नपाएका कर्मचारीहरूको कुनै पनि सङ्गठनको सदस्य बन्न हुँदैन । तर, आफ्नो पेशागत संस्थाको सदस्य बन्न बाधा पुऱ्याएको मानिने छैन ।
- (न) अधिकृत छैटौ स्तरभन्दा माथिका कर्मचारीले कर्मचारीको कुनै पनि सङ्गठनको सदस्य बन्न हुँदैन ।
- (प) आफूले बुझाउनु पर्ने नगदि जिन्सी कागज जे जति छ सबै म्यादभित्र बुझाइदिनु पर्छ र बुझ्नु पर्नेले पनि म्यादभित्र बुझिलिनु पर्नेछ ।

६४. अवकाश कोषः (१) कर्मचारीहरू निजको सेवा, शर्त, सुविधा सम्बन्धी कानून बमोजिम अवकाश हुँदा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८१ को उपदफा (१) बमोजिम खडा गरिएको अवकाश कोष र सो वारे गरिएको व्यवस्था बमोजिम हुनेछ ।

(२) तत्कालका लागि कानून नवनेसम्म उपदफा (१) बमोजिम स्थापना भएको कोषबाट कर्मचारीलाईनिवृत्तिभरण भने दिइने छैन ।

६५. उपचार खर्च : (१) कर्मचारीले सेवा अवधिभरमा अधिकृत स्तरका कर्मचारी भए बाह्र महिना बराबरको र सहायक स्तरको कर्मचारी भए अठार महिना बराबरको खाई पाई आएको तलब रकमसम्म उपचार खर्च बापतको रकम पाउनेछ ।

(२) कुनै कर्मचारी वा निजको परिवारको सदस्य विरामी भएमा उपदफा (१) बमोजिम पाउने रकममा नबढने गरी देहायबमोजिम भएको उपचार खर्च दिइनेछ :

(क) रोगको उपचारको निमित्त स्वीकृत चिकित्सकले जाँच गर्दा लागेको शुल्क तथा जाँच गरी लेखि दिएको प्रेस्क्रिप्शन अनुसार औषधि किनेको खर्च ,

(ख) अस्पतालमा भर्ना हुँदा र उपचार गराउँदा लागेको विल तथा भर्पाई बमोजिमको खर्च, स्पष्टीकरणः स्वीकृत चिकित्सक भन्नाले सरकारी सेवामा रहेका वा प्रचलित कानून बमोजिम चिकित्सकको रूपमा दर्ता भएका डाक्टर, कविराज, हेल्थ असिष्टेण्ट वा वैद्य समेतलाई जनाउँछ

(ग) प्लाष्टिक सर्जरी वाहेक सबै किसिमको चिरफार (सर्जिकल अप्रेशन) गर्दा लागेको विल बमोजिमको खर्च,

(घ) आफ्नो घर वा डेरा छाडी अर्को जिल्ला वा विदेशमा गई औषधि उपचार गराउँदा त्यस्तो स्थानसम्म पुग्दाको र फर्कदाको विरामीको र कुरुवा चाहिने अवस्था भए एक जना कुरुवासम्मको यातायात खर्चको पुरै रकम र खाना खर्च वापत सम्बन्धित कर्मचारीले प्रचलित कानून बमोजिम पाउने दैनिक भत्ताको पचहत्तर प्रतिशतसम्म रकम ।

(३) यस ऐन बमोजिम पाउने उपचार खर्च कुनै कर्मचारीले पेशकीको रूपमा लिन चाहेमा सोको कारण मुनासिब देखिए यस नियमको अधिनमा रहि पछि हिसाब बुझाउने गरी पेशकी दिन सकिनेछ , त्यसरी पेशकी लिएको रकम पछि हिसाब गर्दा उपचार वापत पाउने रकमभन्दा बढी हुन आएमा बढी भएजाति रकम सम्बन्धित कर्मचारीको तलबबाट किस्ताबन्दीमा कटृ गरिनेछ । त्यसरी कटृ गर्नुपर्ने रकम भुक्तानी नहुँदै त्यस्तो कर्मचारी वा निजको परिवारको सदस्यको मृत्यु भएमा कटृ गर्न बाँकी रहेको रकम मिन्हा हुनेछ ।

(४) भुट्टा ब्यहोरा पेश गरी यस ऐन बमोजिम उपचार खर्च माग गर्ने वा प्राप्त गर्ने कर्मचारी लगायत त्यस्तो भुट्टा ब्यहोरा प्रमाणित गर्ने स्वीकृत चिकित्सक (कर्मचारी भएमा) उपर विभागीय कारबाहि हुन सक्नेछ ।

(५) कुनै अस्थायी वा करारको कर्मचारी विरामी भएमा औषधि उपचारको लागि निकासा दिँदा वीस वर्षको अवधिलाई सेवाको पूरा अवधि मानी त्यसको अनुपातमा विरामी हुने कर्मचारीले गरेको सेवा अवधिले हिसाब गरी यस ऐन बमोजिम उपचार खर्च दिइनेछ । तर, अस्थायी कर्मचारी सेवाबाट अलग हुँदा भने यस ऐनबमोजिम उपचार खर्च पाउने छैन ।

(६) भविष्यमा नगरपालिकाको सेवाको निमित्त सामान्यतया : अयोग्य ठहरिने गरी सेवाबाट वर्खस्त गरिएको अवस्थामा बाहेक अरु जुनसुकै ब्यहोराबाट कुनै कर्मचारी सेवाबाट अलग हुँदा यस ऐनबमोजिम सेवा अवधिभरमा पाउने उपचार खर्च मध्ये केहि लिई वा नलिई उपचार खर्च लिन बाँकी रहेको भए त्यस्तोबाँकी रकम एकमुष्ट लिन पाउनेछ ।

(७) दश वर्ष सेवा अवधि नपुगेको कुनै कर्मचारीलाई औषधि उपचारको लागि खर्च दिदा यस ऐनमा तोकिएको रकमलाई दश वर्ष सेवा गरे बापत पाउने रकम मानि दामासाहिले हुन आउने रकम मात्र दिइनेछ ।

(८) यस ऐनबमोजिम उपचार खर्च माग गर्ने कर्मचारीले कार्यालयमा हाजिर हुन नसक्ने गरी विरामी भएको अवस्थामा विरामी बिदा बाँकी भएसम्म विरामी बिदा नै माग गर्नुपर्नेछ । विरामी बिदा बाँकी नभएमा मात्र अन्य बिदा माग गर्न सक्नेछ ।

(९) यस ऐनबमोजिम अस्पतालमा भर्ना भई वा विदेशमा गई उपचार गराइएकोमा बाहेक कुनै कर्मचारीलाई उपदफा (१) को अधिनमा रहि एक वर्षमा निजले खाई पाई आएको डेढ महिनाको तलब बराबरको रकमसम्म उपचार खर्च दिन सकिनेछ ।

(१०) यस ऐनबमोजिम कुनै कर्मचारीलाई लागेको रोग स्थानीय अस्पतालबाट उपचार हुन नसक्ने भई निजको ज्यानलाई नै जोखिम हुने अवस्था परेमा कार्यपालिका प्रमुखबाट स्वीकृति लिई त्यस्तो कर्मचारीको उपचारको लागि त्यस ठाउँबाट सबैभन्दा नजिकको कुनै सुविधायूक्त अस्पतालमा छिटो साधनद्वारा लैजादा र त्यहाँबाट फर्काउँदा लाग्ने खर्च नगरपालिकाले ब्यहोर्नेछ ।

६६. थप आर्थिक सहायता : नगरपालिकाको कामको सिलसिलामा चोट पटक लाग्न गई कुनै कर्मचारीको उपचार गर्नुपर्दा नेपालभर उपचार हुन नसक्ने अवस्था भएमा सरकारी अस्पतालको सिफारिसमा नेपालभरमा औषधि उपचार हुन नसक्ने भनि सिफारिस गरेको आधारमा कर्मचारीले विदेशमा गई उपचार गराउनु परेमा नगरपालिकाले उचित ठहराएको रकम थप आर्थिक सहायता दिन सक्नेछ ।

६७. उपदान : (१) पाँच वर्ष वा सोभन्दा बढी सेवा गरेको नगरपालिकाको स्थायी, अस्थायी र करारका कर्मचारीले अवकाश पाएमा वा राजिनामा स्वीकृत गराई पदबाट अलग भएमा वा भविष्यमा नगरपालिकाको सेवाको निमित्त अयोग्य नठहरिने गरी पदबाट हटाइएमा वा अवकास दिइएमा देहायको दरले उपदान पाउनेछ :

(क) पाँच वर्ष देखि दश वर्षसम्म सेवा गरेका कर्मचारीले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त खाई पाई आएको आधा महिनाको तलब बराबरको रकम,

(ख) दश वर्ष देखि पन्थ्र वर्षसम्म सेवा गरेका कर्मचारीले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त खाई पाई आएको एक महिनाको तलब बराबरको रकम ,

(ग) पन्थ्र वर्ष देखि वीस वर्षसम्म सेवा गरेका कर्मचारीले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त खाई पाई आएको डेढ महिनाको तलब बराबरको रकम,

(घ) वीस वर्षदेखि पच्चीस वर्षसम्म सेवा गरेका कर्मचारीले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त खाई पाई आएको दुई महिनाको तलब बराबरको रकम ,

(ङ) पच्चीस वर्षभन्दा बढी सेवा गरेका कर्मचारीले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त खाई पाई आएको अढाई महिनाको तलब बराबरको रकम,

(२) अस्थायी र करारका कर्मचारीहरूको हकमा कर्मचारी कल्याण कोष नामक कोषको स्थापना गरिनेछ ।

(३) दफा (२) बमोजिमको कोषमा अस्थायी र करारमा कार्यरत कर्मचारीहरूको दुई महिना बराबर हुन रकम प्रत्येक वर्षमा एक पटक नगरपालिका कार्यालयले जम्मा गर्नेछ ।

६८. नगरपालिकामा काजमा कर्मचारी खटाउने बारे : (१) संघीय तथा प्रदेश सरकारले ऐनको दफा ८८ बमोजिम नगरपालिकामा कर्मचारी काजमा खटाउन सक्नेछ .

(२) दफा (१) बमोजिम खटिई आउने कर्मचारीको सेवा, शर्त र सुविधा संघीय तथा प्रदेश कानून बमोजिम हुनेछ ।

(३) उपदफा (१) बमोजिम खटिई आएका कर्मचारीलाई यस ऐनको दफा २६ को खण्ड (क) को (१) र (२) बाहेकको सामान्य सजाय बाहेकको अन्य सजाय गर्नपर्ने अवस्था उत्पन्न भए प्रमुख प्रशासकीय अधिकृतले सम्बन्धित प्रदेश वा संघीय मन्त्रायल वा विभागमा सिफारिस गर्नपर्नेछ ।

(४) उपदफा (१) बमोजिम खटिई आएका कर्मचारीलाई नगरपालिकाको आर्थिक श्रोतलाई मध्यनजर गरी थप सुविधा दिन सक्नेछ ।

६८. करार सेवा वा सेवा करारमा कर्मचारी नियुक्ति गर्ने प्रक्रिया : (१) यस ऐन बमोजिम सेवा करारमा आवश्यक कर्मचारी नियुक्त गर्न देहाय बमोजिमको उपसमिति रहनेछ :

- |  |          |
|--|----------|
| (क) प्रमुख प्रशासकीय अधिकृत                            | - संयोजक |
| (ख) संयोजकले तोकेको अधिकृत सदस्य                       | - सदस्य  |
| (ग) लोकसेवा आयोगको स्थानीय कार्यालयको अधिकृत प्रतिनिधि | - सदस्य  |
- (२) उपदफा (१) बमोजिम गठित उप समितिले आफ्नो सञ्चालन कार्यविधि आफै निर्धारण गरी कार्य गर्नेछ ।

(३) मासिक तेह हजार चार सय पैतालीस रूपैयासम्म पारिश्रमिक पाउने काममा ऐनको दफा १४(२) अनुसार सिधै वार्ताबाट सेवा करार गरी काममा लगाउन सकिनेछ ।

७०. सल्लाहकार नियुक्त गर्ने : (१) नगरपालिकालाई न्यायिक काम र न्यायिक समितिलाई आवश्यक कानूनी सल्लाह लगायत नगरपालिकाको आर्थिक विकासमा योगदान दिनलाई नगरपालिकाको सम्बन्धित क्षेत्रका योग्य नेपाली नागरिकलाई बढीमा दुई जनासम्म सल्लाहकारहरू प्रमुखको निर्देशनमा सेवा करारमा नियुक्त गर्न सकिनेछ ।

(२) उपदफा (१) बमोजिम नियुक्त गरिएको सल्लाहकारहरूको सेवा, शर्त र सुविधा आपसि सहमतिबाट निर्धारण गरेको करार बमोजिम हुनेछ । यस्तो सुविधा नगरपालिकाको छैठौं तहको अधिकृतभन्दा बढी हुनेछैन ।

(३) उपदफा (१) बमोजिम नियुक्त सल्लाहकारको पदावधि प्रमुखले निर्धारण गरे बमोजिम हुनेछ । तर, एक पटकमा ६ महिनाभन्दा बढी हुनेछैन ।

(४) उपदफा (३) बमोजिम निर्धारण गरेको पदावधिमा सल्लाहकारको काम सन्तोषजनक नलागेमा प्रमुखले जुनसुकै समयमा निजलाई फिर्ता बोलाई अर्को व्यक्तिलाई नियुक्तिको लागि निर्देशन गरे अनुसार हुनेछ ।

७२. विशेष व्यवस्था : स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १२१ बट स्थानीय स्वायत्त शासन ऐन, २०५५ खारेज भइसकेको अवस्थामा कर्मचारीका सेवा, शर्त तथा सुविधाका बारेमा शून्य अवस्था रहेकोमा उक्त ऐन खारेज भएपछि यो ऐन जारी भएसम्ममा भए गरेको काम कारबाहीहरू यसै ऐनबाट व्यवस्थापन र समायोजन हुने गरी विशेष व्यवस्था गरिएको छ ।

७३. लागु हुने : यो मेलम्ची नगरपालिका, कर्मचारी व्यवस्थापन ऐन, २०७६ मेलम्ची नगरपालिकाको कर्मचारीहरूको हकमा मात्र लागू रहनेछ र यसभन्दा अधि भए गरेका सम्पूर्ण कार्यहरू यसै ऐन बमोजिम गरेको मानिनेछ ।

आज्ञाले,  
प्रमुख प्रशासकीय अधिकृत